

निर्वाचन समिति उप-क्षेत्र 2016 निर्वाचन बारे संक्षिप्त जानकारी

मतदानको मिति र समय

- 11 डिसेम्बर 2016 (आइतबार)
- 7:30 a.m. - 10:30 p.m. (कैदि आवासमा अवस्थित तोकिएको मतदान केन्द्र बाहेक जहाँ मतदान समय बिहानको 9 बजेदेखि अपराह्नको 4 बजेसम्म हुनेछ ।)

नामांकन गर्ने समय

- 8 – 14 नोभेम्बर 2016

नामांकन फारमहरू

- नामांकन फारमहरू जिल्ला कार्यालयहरूको रिटर्निङ अफिसरहरूको कार्यालयहरू र दर्ता तथा मतदान (“REO”) को कार्यालय 10/F, हार्वर सेन्टर, 25 हार्वर रोड, वान चाई वा युनिट्स 2301-2303 मिलिनियम सिटी 6, 392 कुन तोङ्ग रोड, कुन तोङ्गमा उपलब्ध छन् । सो फारमहरू REO को वेवसाईट (www.reo.gov.hk) वा सम्बन्धित वेवसाईट (www.elections.gov.hk) बाट समेत डाउनलोड गर्न सकिन्छ ।

मतदान

- दर्ता भएका मतदाता वा अधिकृत प्रतिनिधीहरू(“AR”) ले चुनावमा मतदान गर्न सक्छन् ।
- हरेक मतदाता वा AR को लागि मतदान केन्द्र तोकिएको हुनेछ ।
- सम्बन्धित मतदाता वा AR लाई चुनाव भन्दा करिब 5 दिन अघि मतदान केन्द्र देखाउने कार्ड जारी गरिनेछ ।
- सबै सामान्य मतदान केन्द्रहरू हिवलचियर प्रयोग गर्ने वा हिङ्गुल गर्न कठिनाई भएका व्यक्तिहरूले प्रवेश गर्न सक्ने किसिमका छन् ।
- मतदाताहरू वा AR हरुलाई चुनावको दिनको जानकारीहरूको अनुवादको लागि सहयोग चाहिएमा उनीहरूले अल्पसंख्यक जातीयहरूको लागि केन्द्र (CHEER) मा 28 नोभेम्बर 2016 देखि हटलाइन मार्फत कल गर्नु सक्नुहुन्छ ।

भाषा	हटलाइन नं.
बाहासा ईन्डोनेशिया	3755 6811
तागालोग	
थाई	
हिन्दी	3755 6822
नेपाली	
उर्दू	3755 6833
पन्जाबी	

भोट कसरी हाल्ने?

- तोकिएको मतदान केन्द्रमा तपाईंको HKID कार्ड लिएर आउनुहोस् र मतदान कर्मचारीलाई प्रस्तुत गर्नुहोस् ।
- तपाईंलाई तपाईंको हकअनुरूप एक वा दुई अलग मतपत्र दिइनेछ, साथै समान खाम(हरु) र एक कार्डबोर्ड पनि दिइनेछ ।
- भोट हाल्ने कक्ष भित्र त्यहाँ भएको कालो कलमले, मतपत्रमा तपाईंको रोजाईको उम्मेदवारको नामको विपरित घेरामा छाँया पार्नुहोस् । निर्देशित संख्याभन्दा बढि सम्बन्धित सवसेक्टर वा सव-सेक्टर मा मतदान नगर्नुहोस् (सो संख्या मतपत्रमा साथै “Facts and Figures” अन्तर्गत वेवसाईटमा देखाईनेछ) ।
- यदि तपाईंले मतपत्रमा कुनै भुल गर्नु भयो भने वा अन्जानवश मतपत्र बिगार्नुभयो भने, कृपया त्यहाँ भएको अधिकृतलाई मतपत्र फिर्ता गर्नुहोस् र अर्को साट्नको लागि भन्नुहोस्।
- मतपत्रमा छाँया पारिसकेपछि:
 - (a) उम्मेदवारहरुको नामहरुको दुई पंक्तिहरु (यदि कुनै भएमा) भएको मतपत्रको हकमा, मतपत्रलाई नदोबार्नुहोस् ।
 - (b) उम्मेदवारहरुको नामहरुको चार पंक्तिहरु (यदि कुनै भएमा) भएको मतपत्रको हकमा, बिन्दुहरु भएको रेखासँगै एक पल्ट दोबार्नुहोस् ताकि छाँया पारिएको भाग भित्रपट्टि पर्नेछ ।

छाँया पारिएको मतपत्रलाई मतदान केन्द्रद्वारा दिईएको खामभिन्न हाल्नुहोस्, अनि मतपत्रसहितको खामलाई मतपेटिकामा खाममा रहेको तीरको चिन्हले देखाएजसरी खसाल्नुहोस् । कृपया खामलाई नदोबार्नुहोस् ।

स्वच्छ निर्वाचन

भ्रष्टाचार विरुद्ध स्वतन्त्र आयोगले लागू गरेको निर्वाचन (भ्रष्ट र अवैध व्यवहार) अध्यादेश (अनुशीर्षक 554) अनुसार मतदाताले यी कुराहरू गर्नुहुँदैन:

- निर्वाचनको बेला मतदान नदिन, वा विशेष उम्मेदवारलाई मतदान दिन वा नदिन कुनै व्यक्तिबाट कुनै लाभ (उदाहरणको लागि पैसा, उपहार लगायत), खानपिन वा मनोरन्जनको सल्लाह दिनु वा स्वीकार गर्नु;
- कसैको मतदान गर्ने निर्णयलाई प्रभाव पार्न बल प्रयोग गर्नु वा प्रयोग गर्ने वा अवरोध गर्ने धम्की दिनु;
- मतदान गर्ने हकदार व्यक्ति नभएर पनि होइन भन्ने थाहा हुदा पनि मतदान गर्ने; वा थाहा भएर पनि वा लापवाही तरिकाले निर्वाचन अधिकारीलाई गलत जानकारी (उदाहरणको लागि गलत निवासको ठेगाना) दिने।